


गल्छी गाउँपालिकाको आर्थिक बर्ष २०७८/७९ का लागि नीति
तथा कार्यक्रम



२०७८



गल्छी गाउँसभा सचिवालय
बैरेनी, धादिङ्ग
बागमती प्रदेश

गाउँसभाका सदस्यज्यूहरु,

नेपालको संविधानको व्यवस्था बमोजिमको स्थानिय सरकारको रूपमा रहेको गल्छी गाउँपालिकाको आर्थिक, सामाजिक सास्कृतिक लगायत समग्र क्षेत्रको विकासका लक्ष्य, उदेश्य रणनीति र कार्यनीति सहितको मार्गचित्र निर्धारण गर्दै गल्छी गाउँपालिकालाई सम्बृद्ध र सुखी गाउँपालिका बनाउने अभिलासाका साथ आगामी आ.व. २०७८।०७९ को बार्षिक नीति तथा कार्यक्रम आज यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तः खुशी लागेको छ ।

राज्यलाई राजतन्त्रात्मक केन्द्रिकृत शासन प्रणालीबाट समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा ल्याउन विभिन्न जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिद प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएका सम्पूर्णमा स्वास्थ्यलाभको कामना समेत गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवम् स्वाधिनता लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु, नेपाली समाजको रूपान्तरणमा उंहाहरुले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु । सडक दुर्घटनामा परि उपचारथ यस सभाका सदस्य एवम् गल्छी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्री पूर्ण प्रसाद खतिवडाज्यूको सिघ्न एवम् पूर्ण स्वास्थ्यलाभको कामना समेत गर्न चाहन्छु ।

चालू आ व २०७७।०७८ को लागि गाउँपालिकाको छैठौँ गाउँसभा मार्फत पारित भएबमोजिम समग्र क्षेत्रको नीति योजना बजेट तथा कार्यक्रम कार्यान्वयनको हुदै अन्तिम अवस्थामा रहेको छ । नीति तथा कार्यक्रम र सो को मार्गचित्र बमोजिमको बजेट र कार्यक्रमको व्यवस्था गरी यथार्थ र बस्तुपरक नतिजा ल्याउने संकल्प गरिएको थियो । यिनै संकल्पलाई पूरा गर्न गल्छी गाउँपालिका तदरूपताका साथ काम गर्दैछ, नतिजा ल्याउँदैछ र अधि बढ्दैछ ।

विकास निरन्तर प्रकृया हो र जनतालाई विकासको अनुभूति दिलाउनु सरकारको दायित्व हो । स्थानिय सरकारको रूपमा गल्छी गाउँपालिकाले पनि जनतालाई अनुभूति हुने गरी विकास निर्माणको कार्य अगाडी बढाइरहेको छ । जनताको विकास प्राप्त गर्ने र अनुभूति गर्ने अभिलासा पुरा गर्ने हेतुले भएका भौतिक निर्माण तथा जनताले प्राप्त गर्नुपर्ने अन्य सेवालाई छिटो छरितो तथा कम खर्चिलो बनाउन सार्वजनिक सेवालाई जनमुखि जवाफदेहि पारदर्शी समावेशी बनाइ प्राप्त उपलब्धी तथा स्रोत र साधनको न्यायोचित वितरण गरि सन्तुलित विकासका लागि गाउँपालिका निरन्तर क्रियाशिल रहेको छ ।

विकास सम्भव छ हाम्रै पालामा भन्ने राष्ट्रिय संकल्पलाई गाउँपालिका स्तरमा पनि पुरा गर्न भौतिक पूर्वाधारको विस्तार र गुणस्तर, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण लगायत थुप्रै कार्यक्रम सम्पन्न भएका छन् । आजका दिनसम्म गाउँपालिका भित्रका सबै नागरिकहरुले आफ्नो आफ्नो वडामा संचालित स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा ईकाईबाट सेवा लिन सक्ने ब्यवस्था मिलाईएको छ । बढीमा १० मिनेटको समयमा गाउँ टोल बाट सडकसम्म पुग्ने ब्यवस्था मिलाईएको छ । केहि ठुला निर्माणधिन खानेपानि योजना बाहेक सबै क्षेत्रमा सुलभ तरिकाले खानेपानिको ब्यवस्था मिलाईसकिएको छ । २०७२ सालको महाभूकम्पबाट क्षति भएका घरहरुको ९० प्रतिशत पुनर्निर्माणका कार्य करिब सम्पन्न हुने अवस्थामा रहेको छन् । काठेपोललाई क्रमश विस्थापित गर्दै फलामे पोल मार्फत गाउँपालिका भित्रका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ । कृषि क्षेत्रलाई बिशेष बजेट ब्यवस्थापन गरि आधुनिकीकरण गर्न ५०% अनुदान मार्फत करिब ४०० वटा मिनी टिलर (हाते ट्राक्टर) वितरण गर्ने चरणमा रहेको छ भने आगामी आ.व.मा निरन्तरताका लागि समेत व्यवस्था हुनेछ । सूचना प्रविधिको प्रयोग गरि ८०% प्रशासनिक सेवाहरु आफ्नै वडा कार्यालय बाट सरल र सुलभ तरिकाले लिन सकिने ब्यवस्था मिलाईएको छ । १५ शैयाको बैरैनी अस्पताल निर्माणको शिलान्यास भइ भवन निर्माणको सम्झौता कार्य समेत भइ निर्माणकार्य सुरु हुने अवस्थामा रहेको छ । स्वास्थ्य सेवालाई थप विस्तार गर्दै लैजाने प्रक्रिया स्वरूप बैरैनी अस्पतालमा ल्याब सहित एम.बि.बि.एस डाक्टरको ब्यवस्था गरी एकसरे लगायतको सेवा विस्तार कार्य अन्तिम चरणमा रहेको छ । नियमित सेवाका अतिरिक्त सबै वडामा पशु स्वास्थ्य शिविर संचालन गरि सेवा प्रवाह हुदै आईरहेको छ । वडा नं ३, ५ र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भइ सेवा संचालन

समेत भइसकेकोल छ । वडा नं ३ को वडा कार्यालय भवन करिब सम्पन्न भइ हस्तान्तरणको चरणमा रहेको छ भने वडा नं २, ५, ६ र ७ को वडा कार्यालय भवनको निर्माण कार्य भइरहेको छ ।

विश्वभर महामारीको रुपमा फैलदै गईरहेको दोस्रो भेरियन्टको नोवेल कोरोना भाईरसका कारण हाल समेत आंशिक निषेधाज्ञाको अवस्था रहेकोले बिकास निर्माण कार्य लागयत राजस्व संकलन तथा सेवा प्रवाहमा ठुलो असर परेको र अझै पर्न सक्ने अवस्था सबैमा बिदितै छ । यस कठिन समयमा गाउँपालिका भित्र हुन सक्ने संक्रमण रोकी बिकास निर्माण लगायत उद्योग धन्दा सुचारु गर्नु गराउनु सिङ्गो गाउँपालिकामा चुनौति बनेको छ । स्वदेश तथा विदेशमा रही रोजगार गर्दै आएका धेरै गलछी बासीहरूको रोजगार गुम्ने सम्भावना पनि त्यतिकै बढ्दो छ । यस्तो विषम परिस्थितिमा गलछी गाउँपालिका परिवार आफ्ना जनताको सुरक्षाका लागि हर प्रहर प्रयास गरिरहेको छ । जनाताको जिउ धन सुरक्षा गर्नु हाम्रो प्रमुख दायित्व रहेको छ । यसै अवस्थालाइ मध्यनजर गर्दै गलछी ७ डल्टार स्थित नमूना बहुमुखि क्याम्पसको भवनमा डाक्टर सहित अक्सिजन लगायतका सामग्रीको प्रवन्ध गरी आइसोलेसन सेन्टर संचालन गरि सेवा प्रदान गरिएको छ ।

यस विषम परिस्थितिमा अग्र पंडितमा रहि सेवा प्रदान गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा उत्कृष्ट नतिजा सहित जनतालाइ बिकासको अनुभूति दिलाउन क्रियाशिल सबै पदाधिकारी, राजनीतिज्ञ, कर्मचारी, उद्योगी, ब्यवसायी लगायत सम्पूर्णलाई धन्यबाद् दिन चाहन्छु ।

सभा सदस्यज्यूहरू,

नेपाल संबिधानमा ब्यबस्था गरिएका स्थानीय तहका एकल र साझा अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ (संसोधन सहित) स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, राष्ट्रिय योजना आयोगबाट प्राप्त दिग्दर्शन, सङ्घीय र प्रदेश सरकारको बजेट तथा कार्यक्रम र मार्गदर्शनलाई अबलम्बन गर्दै अब म यहाँहरू समक्ष गलछी गाउँपालिकाको आ. व. २०७८।७९ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

“कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार समृद्ध गल्छी निर्माणको आधार”लाई मुल नाराको साथमा लिई गल्छी गाउँपालिकाले आगामी आ. व. २०७८।७९ को लागि निम्नानुसारका नीति अवलम्बन गर्नेछ ।

क) आर्थिक विकास नीति:

१ कृषि

- कृषि समुह तथा कृषि सहकारी मार्फत् कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व वृद्धि गरी लक्षित वर्गको आय आर्जन अभिवृद्धिमा जोड दिइने छ ।
- एक घर एक कृषि सहकारीको सदस्य अवधारणा लिईनेछ ।
- कृषि सामग्री, बिउबिजन तथा उपकरणमा अनुदान उपलब्ध गराउने नीति लिईनेछ । यसरी गाउँपालिकाले उपलब्ध गराउने अनुदानमा समूह मार्फत् आउने कृषकलाई प्राथमिकता दिईनेछ ।
- व्यवसाय दर्ता अभियान, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण कार्यलाई प्राथमिकता दिइनेछ ।
- गाउँपालिकाको वडा नं ७ डल्टारमा तरकारी, फलफूल र कृषि उपजहरूको संकलन तथा बिक्रि वितरण केन्द्रको पूर्ण रूपमा संचालनमा ल्याईनेछ ।
- गाउँपालिका भित्रका सबै क्षेत्रलाई समेट्ने गरि माटो पारीक्षण गरि माटो सुहाउँदो बालि लगाउन प्रोत्साहन गरिनेछ ।
- गाउँपालिका भित्र फलफूल विरुवा रोप्ने कार्यलाई अभियानको रूपमा लैजाने नीतिलाई अवलम्बन गरिनेछ ।
- स्थानीयस्तरमा उत्पादन हुने फलफूल खेतीको प्रवर्द्धन गरिनेछ ।
- उन्नत वीउबिजनको लागि गाउँपालिका क्षेत्रभित्र वीउबिजन उत्पादनमा जोड दिइनेछ ।
- कृषि विकाससंग सम्बन्धित विभिन्न सरकारी अर्ध-सरकारी तथा गैरसरकारी संघ—संस्था, विकासका अन्य साझेदारीहरू तथा निजी क्षेत्रसंग समन्वय र सहकार्य गरी सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरूप एकीकृत कृषि कार्यक्रमहरू संचालन गरि अपाङ्गता भएका व्यक्ति तथा महिलालाई विशेष अवसर प्रदान गरिनेछ ।
- व्यक्तिगत तथा प्रयोगमा नआएका सार्वजनिक जग्गाहरूमा घाँस विकास कार्यक्रम संचालन तथा घाँसलाई संरक्षण गरि राख्ने प्रविधि कृषकसम्म पुऱ्याइने छ । निजी जग्गा बाँझो नराख जडिबुटी, फलफूल तथा अन्य घाँस रोपण गरी आय आर्जन गर्न प्रोत्साहन गरिनेछ ।

२ पशु

- पशुपालनका क्षेत्रमा स्थानीय नागरिकलाई सहयोग गर्ने उदेश्यले गाउँपालिकामा आवश्यक संख्यामा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तयार गर्ने नीति लिइनेछ ।
- व्यवसायिक कृषि तथा व्यवसाय गर्ने कृषकको हितलाई ध्यान दिदै पशु विमा शुल्कको पचास प्रतिशत प्रिमियम गाउँपालिकाबाट व्यहोरिने छ ।
- खोर तथा गोठ सुधार कार्यलाई प्राथमिकता दिई घर घरमै जैविक मल उत्पादन तालिमको संचालन गर्ने तथा विषादी र रासायनिक मललाई क्रमशः न्यूनीकरण गरिनेछ ।
- पशुपालन गर्ने कृषकलाई निःशुल्क रूपमा पशुको लागि कृत्रिम गर्भाधान सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- पशु स्वास्थ्य सुधारका लागि गाउँ गाउँमा घुम्ती शिविरहरू सञ्चालन गरिनेछ ।
- पशु स्वास्थ्य सेवामा विस्तार, नस्ल सुधार (कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधान), पशुआहारमा सुधार र पशु स्वास्थ्य सेवाको लागि प्राविधिक जनशक्तिको परिचालन मार्फत् गल्छी गाउँपालिकालाई पशुपालन क्षेत्रको रूपमा विकास गरी मासु, दुध तथा अण्डाको लागि आत्मनिर्भरता तर्फ उन्मुख एवं प्रोत्साहन गरिनेछ ।
- पशुजन्य उत्पादनका लागत मुल्य घटाउनुका साथै स्वस्थ पशुपालन प्रणालीको विकास गर्ने घाँस विकास कार्यक्रम प्राथमिकताका साथ संचालन गरिनेछ ।
- व्यवसायिक पशुपालन मार्फत् रोजगार श्रृजना गरि युवाहरूलाई गाउँभित्र स्वरोजगार बनाउनका लागि युवा लक्षित विकाश कार्यक्रम सञ्चालन गरिने छ ।
- कृषकहरूमा सिप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिइने छ ।
- पशुपालन क्षेत्रको विकासमा कृषक समुह/समिति /सहकारी/ गैह सरकारी संस्था र गाउँपालिका विच साझेदारी गरिनेछ ।
- गाउँपालिकालाई दुग्ध तथा दुग्धजन्य पदार्थमा आत्म निर्भर बनाउदै लैजाने र डेरि पकेट कार्यक्रमलाई संचालन गरिनेछ ।

- साझेदारीमा कृषि तथा पशु उद्यमशीलता कार्यक्रम लागुहुदै आएकोमा चालु आ.व.मा ४०० घरधुरी लाभान्वीत भएको र यस वर्ष करिब १६०० घरधुरी लाभान्वीत हुने गरी कार्यक्रम संचालन गरिनेछ ।

३ सहकारी

- गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरूलाई एकीकृत कार्यक्रम सञ्चालन गर्न गराउन जोड दिइनेछ ।
- सहकारी संस्थालाई कृषि, पर्यटन, उद्योग, ऊर्जाजस्ता प्रत्यक्ष उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ ।
- सहकारी संस्थाहरूको व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ ।
- सहकारीमा आबद्ध विपन्न महिला, सीमान्तकृत गरिब, अपाङ्गता भएका व्यक्ति, भूमिहीन तथा पिछडिएको समुदाय र श्रमिकलाई स्वरोजगारमूलक उद्योग तथा व्यवसाय स्थापना गर्न आवश्यक पर्ने पुँजी र सीपमूलक तालिम उपलब्ध गराई महिलालाई विशेष प्राथमिकता दिइनेछ ।
- सरकारी, सहकारी र निजी लगानीबाट समृद्ध गल्छी गाउँपालिका निर्माण गर्ने नीतिलाई कार्यन्वयन गर्दै लगानी मैत्री गल्छी गाउँपालिका बनाउन पहल गरिनेछ ।

४ उद्योग

- प्रदेश तथा संघ संग समन्वय गरी **औधोगिक ग्राम निर्माण कार्यलाई शुरु** गरिनेछ ।
- घरेलु, साना, मझौला उद्यम प्रवर्द्धन जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- शकृषिमा रहेको अत्याधिक निर्भरतालाई अन्त्य गर्न तथा स्वरोजगार सृजना गर्नका लागि मागमा आधारित व्यवसायिक लगायतका तालिमको संचालन गरिनेछ ।
- उद्योगहरूलाई आवश्यक पर्ने पूर्वाधारको तथा औधोगिक वातावरणको व्यवस्था गर्न जोड दिइनेछ ।
- स्थानीय श्रोत एवं सीपको उपयोग गरी लघु, घरेलु, साना तथा मझौला उद्योगको स्थापनामा जोड दिइनेछ ।
- सबै पसलहरूमा विक्री हुने सामानको मूल्य सूचि राखी मात्र कारोबार गर्ने व्यवस्था मिलाइनेछ । बेला बेलामा अनुगमन गरी गुणस्तरहिन मिति सकिएको सामानको विक्री वितरण गर्नेलाई कारवाहीको दायरामा ल्याई नियमानुसार कारवाही गरिनेछ ।

५ पर्यटन

- धार्मिक महत्व रहेका ऐतिहासिक, पुरातात्विक स्थानहरूको पहिचान गरी संरक्षण, संवर्धन र व्यवस्थापन कार्यमा जोड दिइनेछ ।
- संघ तथा प्रदेशसंगको साझेदारीमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुप्तेश्वरी गुफा, रणकालिका, धर्मद्वार, पाउद्वार, रानीमाला लगायतका क्षेत्रको गुरुयोजना निर्माण गरी नमूना पर्यटकीय क्षेत्रको रूपमा रूपान्तरण गर्न आवश्यक पहल गरिनेछ । साथै पर्यटकीय महत्व बोकेका क्षेत्रहरूमा आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्ने कार्यमा जोड दिइनेछ ।
- नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा उक्त क्षेत्रको विकासको लागि सार्वजनिक र निजी साझेदारीको अवधारणालाई अवलम्बन गरिनेछ ।
- इतिहासविद् वा पुरातत्वविद्को सहायतामा आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक व्यक्ति र घटनासंग जोडिएका स्थल पहिचान गरी सो स्थानमा शिलालेख राखी **पर्यटकीय केन्द्रको रूपमा विकास** गरिनेछ ।
- पर्यटकीय स्थल मार्ग र वरीपरीको क्षेत्रमा होम स्टेःपाहुना घर निर्माण गर्ने र पर्यटक मैत्री गाउँपालिका बनाउन पहल गरिने छ ।
- पर्यटकीय क्षेत्रहरूमा होटल, लज, रिसोर्ट खोल्न निजी—सार्वजनिक साझेदारीमा पर्यटकीय स्थलहरूको प्राकृतिक सौन्दर्यतामा खलल पुर्याउन नदिने र स्वच्छता तथा सरसफाईमा विशेष ध्यान दिन आवश्यक पहल गर्ने नीति लिइने छ ।
- नयाँ शहर आयोजना कार्यालयसंगको समन्वयमा अम्लेश्वर मन्दिर परिसरलाई आकर्षक धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ ।

ख) सामाजिक विकास नीति :

१ स्वास्थ्य

- ✓ कोरोना सङ्क्रमणबाट हुन सक्ने भयावह स्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार तथा प्रदेश सरकारले तोकेको मापदण्ड बमोजिम गाउँपालिका अन्तर्गत वडा नं ७ स्थित नमूना बागेश्वरी क्याम्पसमा आइसोलेसन सेन्टरको स्थापना गरिएको छ र थप स्थानमा आइसोलेसन सेन्टरको **निर्माण आवश्यकता अनुसार** गरिनेछ ।

- ✓ गाउँपालिका कार्यालय, विषयगत शाखा तथा वडा कार्यालयहरूबाट सेवा प्रवाह गर्दा भौतिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धि तोकिएको मापदण्डको आधारमा हेल्थ डेक्स प्रयोगमा ल्याइनेछ । साथै उक्त कार्यालयहरूमा हातधुने सावुन, पञ्जा, सेनीटाइजर, इन्फ्रारेड थर्मोमिटर लगायत स्वास्थ्य तथा सरसफाई उपकरणहरू प्रयोगमा ल्याइनेछ ।
- ✓ नोबेल कोरोना भाईरस सङ्क्रमण रोकथामका निमित्त गाउँपालिकाभित्र अग्र पंक्तिमा रही काम गर्ने स्वास्थ्य कर्मी लगायत अन्य कर्मचारीलाई स्वास्थ्य सुरक्षा सामग्री तथा आवश्यकता अनुसार प्रोत्साहनका कार्यक्रम अगाडी बढाइनेछ ।
- ✓ नोबेल कोरोना भाईरस सङ्क्रमण रोकथामका निमित्त विशेष कोष व्यवस्थापन गरि नेपाल सरकार र प्रदेश सरकारसंग समन्वय गरि अगाडी बढाइनेछ ।
- ✓ बैरेनी अस्पतालमा एक्स-रे र CR सुविधासहित ल्याब सेवालाई थप प्रभावग्राही हुने गरी संचालन गरिनेछ ।
- ✓ स्वास्थ्य स्यमसेविकाहरूलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइनेछ ।
- ✓ स्वास्थ्य संस्थाहरूमा क्रमशः चौबिसै घण्टा प्रसुती सेवा सञ्चालन र सुत्केरी सुविधा उपलब्ध गराइनेछ ।
- ✓ गाउँपालिका भित्रका दलितहरूलाई ५०% छुटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरकता दिइनेछ ।
- ✓ सबैलाई सर्वसुलभ स्वास्थ्य सेवाका लागि यस गाउँपालिका अन्तर्गत सञ्चालित सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
- ✓ नेपाल सरकारबाट हाल प्राथमिकतामा परेका खोप सेवा, सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, नवशिशु तथा एकीकृत बाल रोग व्यवस्थापन सेवा, पोषण सेवा लगायतका सेवाहरूलाई प्राथमिकीकरण अनुसार प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ, आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट खोप सेवा संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
- ✓ स्वास्थ्य सेवालाई एकीकृत बहुक्षेत्रीय सरोकारको विषय बनाई यस क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरूलाई साझा रूपमा समन्वय गर्ने गराउने नीति लिइनेछ ।
- ✓ स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडी बढाई बिमा दावी भुक्तानी बैरेनी अस्पतालबाट उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
- ✓ निजी रूपमा सञ्चालनमा रहेका र स्थापना हुने स्वास्थ्य संस्थाहरूलाई गाउँपालिकाको आवश्यकता अनुसारको स्थान तथा क्षेत्रमा सेवा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । त्यस्ता संस्थाले प्रदान गरेका सेवा सम्बन्धमा गाउँपालिकाले आवश्यकता अनुसार प्रतिवेदन प्राप्त गर्ने व्यवस्था गरिनेछ ।
- ✓ नागरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको विज्ञापन र बजार प्रवर्द्धनमा निरुत्साहन गर्ने नीति लिइनेछ ।
- ✓ गल्छी गाउँपालिकामा सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई सर्वसुलभ भरपर्दो तथा व्यवस्थित ढंगले संचालनमा ल्याइनेछ, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
- ✓ गाउँपालिका भित्रका आठवटै स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक अक्सीजन मेसीन जडान तथा सबै स्वास्थ्य संस्थामा कम्तीमा २ वटा अक्सिजन नाप्ने मेसीन उपलब्ध गराइने छ ।
- ✓ कोरोना संक्रमितलाई स्थलगत ज्वरो परीक्षण गर्ने तापक्रम मापक यन्त्र प्रदान गरिने छ ।
- ✓ गाउँपालिका भरि रहेका दिर्घरोगी नागरिकहरूलाई मासिक स्वास्थ्य चेकजाँच गरि निजहरूले सेवन गरि रहेका औषधी निःशुल्क वितरण गरिनेछ ।

२ आयुर्वेद

- ✓ घुम्ती आयुर्वेद सेवा संचालन गरिनेछ, गल्छी गा पा वडा नं ६ मा संचालित आयुर्वेद सेवा विस्तारलाई निरन्तरता दिइनेछ ।
- ✓ गाउँपालिकाभित्र सञ्चालनमा रहेको आयुर्वेद औषधालय व्यवस्थीत रूपमा संचालन गर्ने तथा एकिकृत सेवा संचालन गर्न आवश्यक दरबन्दी थप गर्ने पहल गरी सेवा विस्तार गरिनेछ ।
- ✓ स्थानिय जडिबुटिहरूको पहिचान प्रवर्द्धन संकलन तथा प्रशोधन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
- ✓ औषधालयमा औषधी निर्माणशाला स्थापना गरिनेछ ।
- ✓ आयुर्वेद औषधालयको आफ्नै भवनबाट सेवा बिस्तार गरिनेछ ।
- ✓ यसै वर्षबाट आयुर्वेद सेवा आफ्नै भवनबाट प्रदान गरिनेछ ।

३ शिक्षा

- ✓ सबैको लागि शिक्षा अभियानलाई पुर्णता दिन विद्यार्थी भर्ना अभियान, विद्यालयको पूर्वाधार विकास, गुणस्तरीय शिक्षा अभियान जस्ता कार्यक्रमहरूमा विद्यालयलाई सहयोग गरिनेछ ।
- ✓ गाउँपालिका भित्र रहेका सरकारी विद्यालयमा अग्रेजी माध्यमबाट अध्ययन/अध्यापन गर्ने/गराउने कार्यमा जोड दिइनेछ ।

- ✓ शिक्षक अभावका कारण पठनपाठनमा सु-संचालन हुन नसकेको र विद्यालयको आफ्नै श्रोत समेत नभएका विद्यालयलाई सहयोग गर्न गाउँपालिकाले थप गरेको २२ शिक्षक दरबन्दीलाई निरन्तरता दिइनेछ ।
- ✓ सबै विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- ✓ हाल सञ्चालनमा रहेका विद्यालयहरूमा बालमैत्री र अपाङ्गमैत्री कक्षा कोठा, शैक्षिक सामग्री तथा अन्य पूर्वाधार निर्माण गरिनेछ ।
- ✓ शिक्षालाई आधुनिकीकरण गर्न आवश्यकता अनुसार शिक्षकहरूलाई तालिम, गोष्ठी तथा प्रशिक्षणको व्यवस्था गरी शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक शैक्षिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- ✓ प्रदेश सरकारको समन्वय र सहयोगमा एक विद्यालय एक नर्स कार्यक्रमलाई थप सुदृढ र व्यवस्थित गरिनेछ ।
- ✓ कोरोनाबाट विद्यालयहरूमा प्रवाहित नियमित पठनपाठनलाई वैकल्पिक प्रणाली (टोल शिक्षा, अनलाईन शिक्षा, टि.भी.) मार्फत् शिक्षण र सिकाई (अध्यापन) कार्यलाई निरन्तरता दिइनेछ ।
- ✓ सबै विद्यालयहरूमा कम्तिमा एक वटा कम्प्युटर र प्रिन्टर व्यवस्था गरिएको र सबै विद्यालयहरूमा सूचना प्रविधिको पहुँचको व्यवस्था मिलाई प्रविधि मैत्री बनाउने नीति बनाइनेछ ।
- ✓ गल्छी गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिको लागि शिक्षा योजनाको पूर्ण कार्यन्वयन गरिनेछ ।
- ✓ सामुदायिक सिकाइ केन्द्र तथा बालविकास केन्द्रहरूलाई सक्षम, प्रभावकारी र कार्यमूलक बनाइनेछ ।
- ✓ साक्षर नेपाली अभियानलाई पुरा गर्नका लागि साक्षर गाउँपालिकाका रूपमा स्थापित गर्न आवश्यक कार्यहरू संचालन गरिनेछ ।
- ✓ विद्यालयमा भैतिक निर्माण सुधार, शिक्षक तालिम र समुदाय सचेतना कार्यक्रमका माध्यमबाट विद्यालय वातावरणमा सुधार ल्याइ सामुदायिक सहभागिता र वातावरण संरक्षणमा सहयोग पुर्याइने छ ।
- ✓ बालबालिकालाई स्वस्थ खाजा व्यवस्थापनका लागि भान्से प्रोत्साहन कार्यलाई निरन्तरता दिइनेछ ।
- ✓ अनुशासन व्यक्तित्व विकास र असल चरित्र निर्माणको लागि विद्यालयस्तरमा स्काउट कार्यक्रम संचालन गरिनेछ ।
- ✓ सामुदायिक विद्यालय व्यवस्थापनमा सहयोग पुऱ्याउन प्रधानाध्यापकहरूको क्षमता विकास गरिनेछ ।
- ✓ सामुदायिक विद्यालयहरूमा अध्यनरत विद्यार्थीहरूलाई न्यानो माया कार्यक्रम संचालन गरी टाकसुटको व्यवस्था गरिनेछ ।
- ✓ पालिका अर्न्तगत संचालित धार्मिक प्रकृतिका शैक्षिक संस्थाहरूलाई मूल धारमा समाविष्ट गरी संचालनमा सहयोग गरिनेछ ।
- ✓ गाउँपालिका भित्रका सामुदायिक क्याम्पसको अभिभावकत्व ग्रहण गर्दै तीन जना शिक्षक दरबन्दी अनुदान उपलब्ध गराइनेछ ।

४ खानेपानी तथा सरसफाई

- ✓ व्यक्तिको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका भित्रका सबै खानेपानीका मुहानहरूलाई स्वतः गाउँपालिकाको स्वामित्वमा ल्याई पानीको मुहान र धाराको संरक्षण गरी एक घर एक खानेपानीको धारा निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
- ✓ खानेपानी सुविधाको पूर्ण उपलब्धतालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
- ✓ खानेपानी तथा सिंचाई व्यवस्थाको लागि लिफ्टिङ तथा सिंचाईका नविनतम् उपायहरू खोजी गर्ने र अधुरा योजनाहरूलाई पुरा गर्ने कार्यहरूलाई जोड दिइनेछ ।
- ✓ स्वच्छ खानेपानीको दिगो व्यवस्थापनका लागि आयोजना निर्माणको क्रममा नै निश्चित रकम मर्मत सम्भार कोषमा राखी प्रत्येक उपभोक्ताले न्युनतम रकम नियमित जम्मा गर्नु पर्ने नीति लिई खानेपानी आयोजनाहरू उपभोक्ता समितिलाई हस्तान्तरण गरिनेछ साथै विगतमा निर्माण भई सञ्चालनमा रहेका खानेपानी आयोजनाहरू उपभोक्ताहरूको सहभागितामा दिगोरूपमा सञ्चालन गर्ने नीति लिइनेछ ।
- ✓ मानिसको बढी आवागमन हुने स्थान वा सार्वजनिक स्थल र बजार क्षेत्रमा गैर सरकारी संस्था समेतको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिने नीति लिइनेछ ।
- ✓ बैरेनी बजार खानेपानी आयोजनालाई प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न गरिनेछ ।

५ युवा तथा खेलकुद

- ✓ गाउँपालिका भित्र युवा खेलकुद शिक्षा, स्वास्थ्य जस्ता विषयलाई उच्च प्राथमिकता दिइनेछ ।
- ✓ युवाहरूको लागी आवश्यक खेल मैदान तथा खेल सामग्री सहयोग र खेलकुद प्रवर्द्धनका विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- ✓ युवा स्वरोजगारका कार्यक्रमहरू संचालन गरिनेछ युवा उधमीलाई विशेष प्रोत्साहन गरिनेछ ।
- ✓ युवाहरूमा नेतृत्व विकास सामाजिक जागरण विकास अभियानमा प्रत्यक्ष संलग्न लगायतका कार्यक्रमहरू संचालन गरिनेछ ।

- ✓ संघीय सरकार र गाउँपालिकाको साझेदारीमा पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद कार्यक्रम संचालन गरिनेछ ।
- ✓ क्रियाशिल गै.स.स.हरू सँग तथा युवा क्लबहरूसंगको सहकार्य र समन्वय गरी सामाजिक सद्भाव कायम गर्ने खालका कार्यक्रमहरूलाई विपेश जोड दिइनेछ ।

६ महिला तथा बालबालिका र गैसस

- ✓ जातीय तथा लैङ्गिक आधारमा हुने छुवाछुत, भेदभाव र विभेदहरूलाई न्युनीकरण गर्दै विभेद मुक्त गल्छी गाउँपालिका निर्माण गर्ने नीति लिइनेछ ।
- ✓ समुह मार्फत् जनचेतनामा अभिवृद्धी, आर्थिक र सामाजिक समृद्धि जस्ता कार्यक्रमहरू सञ्चालन गर्दा महिलाहरू लगायत पछाडि पारिएका समुदायलाई मुख्य स्थान दिई समुह गठन गरिनेछ ।
- ✓ बाल बिबाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम सञ्चालन गरिनेछ ।
- ✓ अपाङ्गता भएका ब्यक्तिहरू मध्ये पहुँचो कार्ड प्राप्त गर्ने ब्यक्तिहरूलाई विशेष भत्ताको व्यवस्थालाई निरन्तरता गरिनेछ ।
- ✓ गैरसरकारी संघ संस्थाहरूबाट सञ्चालन गरिने सबै प्रकारका सहयोग तथा सेवाहरूलाई गाउँपालिकाको एकद्वार प्रणाली मार्फत् सञ्चालन गरि व्यवस्थित बनाइनेछ ।
- ✓ सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालन गरिने योजना तथा आयोजनाहरूको अनुगमन, मूल्याङ्कन पद्धतिलाई व्यवस्थित र बस्तुपरक गरिनेछ ।
- ✓ गाउँपालिका भित्रका गरिव घरपरिवारलाई परिचय पत्र बितरण गरिनेछ ।
- ✓ लैगिक हिंसा र मानव वेचबिखन जस्ता सामाजिक अपराध जन्य कार्यलाई नियन्त्रण र निरूत्साहित गर्ने नीति लिइनेछ । साथै भूमिमा महिलाको स्वामित्व सुनिश्चित गर्ने नीति लिइनेछ ।
- ✓ लैगिक समानता तथा सामाजिक समावेशिकरण नीति कार्यान्वयन ल्याई वार्षिक लैगिक परीक्षणलाई निरन्तरता दिइनेछ ।
- ✓ बालमैत्री पूर्वधारहरूको विकास गर्दै नेपाल सरकारले ल्याएको बाल मैत्री स्थानीय शासनको अवधारणा अनुरूप स्थानीय तह तथा सरोकारवालाहरूको समन्वयमा बालश्रम मुक्त गल्छी गाउँपालिका बनाउने नीति लिइनेछ ।
- ✓ बालबालिकाहरूको पोषण, हेरचाह बालश्रम न्युनीकरण तथा असाहय बालबालिकाको संरक्षण गर्ने नीति लिइनेछ ।
- ✓ सडक मानवमुक्त गल्छी निर्माण कार्यालाई निरन्तरता दिदै पूर्ण रुपमा सडक मानवमुक्त गाउँपालिका बनाउन जोड दिइनेछ ।
- ✓ गाउँपालिकाले संचालन गर्ने कार्यक्रमहरूमा आदिवासी जनजाति, दलित र अपाङ्गता भएका समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्दै लक्षित वर्गको सामाजिक तथा आर्थिक उन्नतीको लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- ✓ गाउँपालिका क्षेत्रमा बन्ने सरकारी संरचनाहरू अपाङ्गमैत्री बनाउने नीति लिइनेछ ।
- ✓ सामाजिक रूपान्तरण मार्फत् गरिवी न्युनीकरणलाई सहयोग पुऱ्याउन आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका वर्ग तथा समुदाय तथा अल्पसंख्यकको आवाज अभिवृद्धि गर्न र सेवा प्रवाहमा उनीहरूका पहुँच अभिवृद्धि गर्नका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
- ✓ वृद्धवृद्धा र अपाङ्ग, असाहयलाई कार्डको व्यवस्था गरी औषधि र यातायातमा विशेष छुटको व्यवस्थाको लागि आवश्यक पहल गर्ने नीति लिइनेछ ।
- ✓ जेष्ठ नागरिक अपाङ्गलाई घरघरमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ ।
- ✓ १५ वर्ष भन्दा लामो समयदेखि पति/पत्नी बेपत्ता भएका एकल नागरिकलाई आवश्यक निर्वाह भत्ताको व्यवस्था गरिनेछ ।

ग) पुर्वाधार विकास नीति

- ✓ सबै वडाको वडाकार्यालयहरू भवन निर्माण कार्यलाई सम्पन्न गरि आफ्नै भवनबाट सेवा प्रदान गरिनेछ ।
- ✓ आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न भइ सेवा बाँकी पुर्वाधार निर्माण भइरहेकोले सेवालाई थप गुणस्तरिय रूपमा सेवा प्रदान गरिनेछ ।
- ✓ बैरनी स्वास्थ्य चौकीलाई १५ शैया अस्पतालमा पूर्ण रूपमा रूपान्तरण गर्न भवन निर्माण लगायतका अन्य भौतिक निर्माणका कार्यलाई तिब्रताका साथ अगाडी बढाईनेछ ।
- ✓ गाउँपालिका भित्र उपभोक्ता समितिबाट संचालन हुने योजना तथा कार्यक्रममा श्रमदान १०% प्रतिशत गर्नुपर्ने व्यवस्थालाई निरन्तरता गरिनेछ ।

- ✓ सीमित संख्यामा दीगो, वातावरणमैत्री र न्यायपूर्ण पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइनेछ ।
- ✓ ग्रामिण क्षेत्रको सडक स्तरीकरण र काठेपोलमुक्त विद्युतीकरणको माध्यमबाट जनजीवनलाई सहज बनाइनेछ ।
- ✓ मूल ग्रामिण सडक कम्तिमा नालि बाहेक ८ मिटर को हुन पर्ने नीति को अवलम्बन गरिनेछ ।
- ✓ एक वडामा एउटा ग्रामीण सडकलाई प्राथमिकतामा राखि पक्की नालि र ग्राभेल सहितको व्यवस्थित सडक निर्माण गरिनेछ ।
- ✓ गल्छी गाउँपालिका वडा नं. ८ जैसिकालमा गाउँपालिका स्तरीय १ खेल मैदानलाई संघ/प्रदेश सरकारको साझेदारीमा निरन्तरता दिइनेछ ।
- ✓ ग्रामिण सडकको लगत कट्टा गर्ने कार्यलाई जोड दिईनेछ । सडक निर्माण तथा मर्मत सुधारका क्रममा सडक क्षेत्राधिकार कायम गर्ने, सडक विस्तार नीति तथा मापदण्डको प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ ।
- ✓ गाउँपालिकाको आवश्यकता अनुरूप खानेपानि र यातायात गुरुयोजना तयार गरी सो अनुरूप मात्र पूर्वाधार निर्माण गरिनेछ ।
- ✓ बिद्युतका काठे पोलहरूलाई विस्थापन गर्ने कार्यमा जोड दिईनेछ र केन्द्रीय सामुदायिक विद्युतिकरण कार्यक्रम मार्फत सञ्चालन हुने सामुदायिक बिद्युतिकरणका लागि गाउँपालिकाले उपभोक्ता समितिसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाउने छ ।
- ✓ भू - उपयोगलाई व्यवस्थित तुल्याउन भू - उपयोग नीति तयार गरी लागु गरिनेछ घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्बनमा ध्यान दिईनेछ ।
- ✓ शहरीक्षेत्रमा प्रतिक्षालयको व्यवस्था र सार्वजनिक शौचालय निर्माण गरी यसको व्यवस्थापन र संरक्षण गर्ने जिम्मेवारी समुदायमा हस्तान्तरण गरिनेछ ।
- ✓ स्वास्थ्यचौकीमा रहेको सुत्केरी भवनको स्तरोन्नतीमा जोडदिईने छ ।
- ✓ गाउँपालिकामा बन्ने पक्की घर नक्सा पास गरी मापदण्ड अनुरूपको निर्माणमा जोड दिईनेछ ।
- ✓ गाउँपालिका वा वडा कार्यालयबाट सडकका लागि विनियोजित योजनाको कुल रकम मध्ये कम्तिमा ३० प्रतिशत रकम संरचना निर्माणमा अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था गरिनेछ ।
- ✓ गाउँपालिकाको मेशिनबाट योजनाका कार्य गर्दा जनश्रमदान शुन्य हुने व्यवस्था गरिनेछ ।

घ) वातावरण तथा विपद् व्यवस्थापन नीति

- ✓ फोहोरलाई मोहरमा परिणत गर्ने गरी फोहोरमैला व्यवस्थापन गरिनेछ । साथै ल्यान्डफिल्ड साइडको निर्माण कार्य नयाँ सहर आयोजना मार्फत अगाडी बढाइनेछ ।
- ✓ प्राकृतिक विपद्ले निम्त्याएका जोखिमलाई न्यूनीकरण गर्दै विपद्लाई अबसरमा परिणत गरिनेछ ।
- ✓ बन क्षेत्र संरक्षणको लागि वृक्षारोण, संरक्षण, सम्बर्धन र व्यवस्थापनका लागि सामुदायिक र कबुलियति बन उपभोक्ता समूहहरूलाई सक्रिय बनाउने कार्य सञ्चालन गरिनेछ ।
- ✓ ईन्धनको लागि बन क्षेत्रमा पर्ने चाप कम गर्न बैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रमलाई जोड दिईने छ ।
- ✓ सडक निर्माण गर्दा दुबै तर्फ वृक्षारोपण साथै बहुउपयोगी घाँस खेतीका लागि प्रोत्साहित गर्ने नीति लिईनेछ ।
- ✓ वातावरणमैत्री स्थानीय शासनको स्वीकृत सूचकहरू प्राप्तीका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- ✓ गाउँक्षेत्र भित्रका बिद्यालय तथा क्याम्पसहरू, सरकारी तथा गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा वातावरण संरक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- ✓ भूकम्प पछिको पुननिर्माणको कार्य पूर्ण रूपमा सम्पन्न हुने गरि पुनःनिर्माण कार्य अघि बढाइनेछ ।
- ✓ जलवायु परिवर्तनबाट पर्ने सक्ने प्रभाव न्यूनीकरण गर्न सरोकारवाला निकाय गै. स. स. तथा विकास साझेदारहरूसँग समन्वय र सहकार्य गरी स्थानीय जलवायु परिवर्तन अनुकूल कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
- ✓ गाउँपालिका भित्र नदी कटान, पहिरो, गल्छी नियन्त्रण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिनेछ । साथै नर्सरीकेन्द्रको स्थापना गरिनेछ ।
- ✓ प्राकृतिक रूपमा बग्दै आएका खोलानालालाई पुर्ववत रूपमा लैजाने र नदि नियन्त्रण कार्यमा जोड दिईने छ ।
- ✓ स्थानिय स्तरमा सञ्चालन भई प्रदुषण गरिरहेको उद्योगहरूलाई स्थानीय सेवा सुबिधा बन्चित गरी बन्द गराउने नीति लिईनेछ ।
- ✓ गाउँपालिका भित्र सञ्चालन गरिने बालुवा ढुंगा र अन्य खानिजजन्य उद्योगहरूलाई स्थानीय बस्ती, बन जंगल र सार्वजनिक स्थलहरूलाई असर नपर्ने गरी IEE पश्चात् मात्र सञ्चालन अनुमती प्रदान गरिनेछ ।

- ✓ राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट हालसम्म पनि सम्बोधन हुन नसकेका वास्तविक भुकम्प पिडितहरूलाई वडा मार्फत घर निर्माण गर्न २ लाख सहयोग दिइनेछ ।

ड) संस्थागत विकास तथा सेवा प्रवाह नीति

- ✓ नागरिक पहिलो (Citizen first) को अवधारणा पूर्णतः अवलम्बन गरिनेछ ।
- ✓ गाउँपालिकाको विकास निर्माणको लागि स्रोत अभिवृद्धि गर्न करको दायरा बढाइनेछ ।
- ✓ संस्थागत विकास तथा सेवा प्रवाहमा सुधार गरिनेछ ।
- ✓ आवश्यक ऐन नियम तथा कार्यविधि एवम् मापदण्ड तर्जुमा गरी कानुनी संरचना तयार गरिनेछ ।
- ✓ गाउँपालिकाका गतिविधीहरू पारदर्शी तुल्याउन तथा स्थानीय नागरीकहरूलाई सहज तवरले जानकारी पुर्याउन सबैखालको सञ्चार माध्यमसँग समन्वय गरिनेछ ।
- ✓ गाउँपालिकामा सञ्चालित आयोजनाहरूको गुणस्तर अभिवृद्धि गरी बित्तिय जोखिमलाई न्यूनीकरण गर्न सुपरिवेक्षण तथा अनुगमन समिति समितिको कार्यलाई अझ क्रियाशिल बनाइनेछ ।
- ✓ सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका प्रशासनिक सुधारका लागि आवश्यक अनलाईन प्रणालीको विकास भईसकेकोमा आगामी दिनमा पूर्ण अनलाईन मार्फत सञ्चालन गरिनेछ ।
- ✓ गाउँपालिका भित्र सञ्चालनमा रहेका व्यवसायीहरूलाई आफ्नो व्यवसाय प्रति उत्तरदायी बनाउन करको दायरामा ल्याइनेछ ।
- ✓ सञ्चालित विकास निर्माण लगायत सबै कार्यक्रमहरूको नियमित अनुगमन प्रगति समीक्षा, समन्वय बैठक, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण आदी कार्यक्रमहरूलाई बढावा दिइने छ ।
- ✓ गाउँपालिकाका वडा कार्यालयको संस्थागत सुदृढिकरणका कार्यहरू थालनी गरिनेछ ।
- ✓ गा पा र वडा कार्यालयहरूमा नागरिक वडापत्रलाई व्यवस्थित बनाइनेछ ।
- ✓ गाउँपालिका भित्र रहेको संघ संस्थाले संस्थागत विकासका लागि नियमावली तयार गरी गाउँपालिकाबाट स्वीकृत लिई सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
- ✓ कर्मचारीको व्यवस्थापनका लागि गाउँपालिकाको कर्मचारी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

च) वित्तिय व्यवस्थापन तथा सुशासन नीति

- ✓ राजस्व सुधार योजना, डीजिटल प्रोफाइल तथा आवधिक विकास योजना निर्माण गरिनेछ ।
- ✓ योजना संचालनका लागि उपभोक्ता समिति गठन, परिचालन, अनुगमन तथा फरफारक गर्ने सम्बन्धी कार्यविधि, २०७६ लाई पूर्ण कार्यान्वयन गरि गाउँपालिकाको वित्तिय जोखिम न्यूनीकरणका लागि प्रत्येक योजनाको स्थलगत अनुगमन पश्चात मात्र रकम भुक्तानीको व्यवस्था मिलाईएको छ । सो लाई निरन्तरता दिइनेछ ।
- ✓ नागरिक तहका संघ संस्था सम्मनै पारदर्शिता, उत्तरदायित्व र खुलापन स्थापित गरिनेछ ।
- ✓ विकास निर्माणका कार्यलाई समावेशी, पारदर्शी, उत्तरदायी तथा जनसहभागिता मूलक बनाइनेछ ।
- ✓ हाल सम्म फछ्यौट नभएको, म्याद नाघेको पेशकी फछ्यौट कार्यमा प्रभावकारी पहल गरी पेशकी शून्य बनाउने नीति अवलम्बन गरिनेछ साथै गाउँपालिकामा लामो समयदेखि बुझाउनु पर्ने बक्यौता रकम नबुझाई अटेर गर्ने व्यक्ती फर्म संघ संस्थालाई अन्तिम पटकका लागि सार्वजनिक सूचनाका माध्यमबाट तत्काल बुझाउन आग्रह गरिनेछ यसरी अझै अटेर गरेमा अटेर गर्ने व्यक्ती फर्म संघ संस्थाको नामावली कार्यालयको मूलद्वारमा फेलेक्स व्यानर बनाई प्रचार प्रसार गरिनेछ । साथै अन्य सेवा सुविधाबाट बञ्चित गराइनेछ ।
- ✓ महत्वपूर्ण सन्देश र सूचनाहरू कार्यालयको वेबसाईट, फेसबुक पेज र स्थानीय एफ.एम. रेडियो मार्फत सबै गतिविधिहरू नागरिकहरूको जानकारीमा ल्याइने नीति लिइनेछ ।
- ✓ गाउँपालिकाका सबै कर्मचारीहरूलाई प्रविधि मैत्री बनाउन सूचना तथा प्रविधि शाखा मार्फत आवश्यक तालिम तथा अनुशिक्षणको व्यवस्था गरिनेछ ।
- ✓ सडक सुरक्षाका लागि हालसम्म प्रयोगमा ल्याईएका सूचना प्रविधि औजारहरूको तत्काल मर्मत गरि थप व्यवस्थित बनाईनेछ ।
- ✓ लेखा व्यवस्थापनका लागि लेखा सफ्टवेयर, योजना व्यवस्थापनका लागि योजना व्यवस्थापन सफ्टवेयर प्रणाली प्रयोगमा ल्याई सकीएकोमा अवश्यकता अनुसार सूचना प्रविधिको प्रवाहकारी प्रयोग गरि थप सफ्टवेयर प्रणालीको विकास गर्दै लगिनेछ । साथै वित्तिय अनुशासनलाई प्रभावकारी रूपमा कायम गरिनेछ ।

- ✓ प्रशासनिक सुधार अन्तर्गत सबै वडा र स्वास्थ्य संस्थामा ई- हाजिरीको व्यवस्था गरि पूर्ण रूपमा संचालनमा ल्याईनेछ ।
- ✓ निजी क्षेत्रमा कार्यरत श्रमिकहरूको तलव भत्ता विद्युतीय प्रणाली मार्फत भुक्तानीको व्यवस्था मिलाई सरकारले तोके बमोजिमको न्युनतम तलवको ग्यारेन्टी गर्न आवश्यक पहल गरिनेछ ।
- ✓ सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनालाई निरन्तरता दिदै एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकलाई परिचालन गरिनेछ ।
- ✓ साझेदार संस्थाको सहयोगमा आवधिक योजना निर्माण सम्पन्न गरिनेछ ।

सभाका सदस्यज्यूहरू,

माथि उल्लेखित नीतिहरूको कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा देहाय बमोजिमको उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

- कोरोना रोकथाम र विपद् ब्यबस्थापनलाई विशेष कोष बनाईने ।
- बैरेनी स्वास्थ्य चौकी लाई १५ शैयाको अस्पतालमा रूपान्तरण गर्न पूर्वाधार निर्माण कार्य अगाडी बढाउने ।
- वडा नं २, ३, ५, ६ र ७ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने ।
- सबै वडा कार्यालय र स्वास्थ्य सेवा ईकाई सम्म पुग्ने सडकहरू मर्मत, नाला कल्भर्ट गरि सर्वयाम सडकको निर्माण गर्ने ।
- सबै नागरिकहरूलाई खानेपानीको सुविधा पुर्याउने ।
- काठेपोल हटाई सुरक्षित फलामे पोलको ब्यबस्था गरि उज्यालो युक्त गल्छी बनाउने ।
- सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म दिवा खाजा संचालन गर्ने ।
- कृषिमा आत्मनिर्भर बनाउन कृषि औजार, कृषि सामग्री आपूर्ति तथा बिक्रिको ब्यबस्था मिलाउने ।
- एक घर एक कृषि सहकारी सदस्यको अबधारणालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याई कृषकको जिवनस्तरमा आमूल परिवर्तन ल्याउने ।

गाउ सभाका सदस्यज्युहरू,

नोवेल कोराना (कोभिड - १९) कारण उत्पन्न असहज तथा महामारीको अवस्थामा पनि गाउबासीको चाहना र आवश्यकताको सम्बोधनलाई उच्च प्राथमिकता दिई निर्माण गरिएको क्षेत्रगत नीति तथा कार्यक्रमलाई पुरा गर्ने गरी तर्जुमा गरिने आगामी आ ब को मा बजेट तथ कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत विकासका लक्ष्य तथा उदेश्य हासिल हुनेमा पूर्ण विश्वस्त हुँदै नीति तथा कार्यक्रम तर्जुमामा सहयोग तथा महत्वपूर्ण सल्लाह सुझाव प्रदान गर्नु हुने गाउँपालिकाका उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरू, कार्यपालिकाका सदस्य ज्युहरू, वडा सदस्य ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, गाउपालिकाका शाखा प्रमुखहरू सहित सम्पूर्ण कर्मचारीहरू, वडा सचिव लगायत वडा कार्यालयका कर्मचारीहरू, अन्य सरकारी कार्यालयका कर्मचारीहरू, शिक्षक, विभिन्न संघ सस्था, उद्योगी, व्यवसायी, तथा समस्त गाउँवासीहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नीति तथा कार्यक्रमहरूको प्रबाभकारी कार्यान्वयनमा सबै सरोकारवालाको सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद ।